

अर्जुनधारा नगरपालिका
नगर कार्यपालिकाको बैठक

बैठक संख्या: ०५/०७८/०७९

अध्यक्षता: प्रमुख श्री हरिकुमार राना

मिति: २०७८/०६/०४

उपस्थिति:

प्रमुख	श्री हरिकुमार राना	उपस्थित
उप प्रमुख	श्री कमला खतिवडा आचार्य	
वडा अध्यक्ष, वडा नं १	श्री गजाधर खतिवडा	
वडा अध्यक्ष, वडा नं २	श्री रघुनाथ खनाल	उपस्थित
वडा अध्यक्ष, वडा नं ३	श्री जीवकुमार भण्डारी	उपस्थित
वडा अध्यक्ष, वडा नं ४	श्री दुर्गाप्रसाद दाहाल	
वडा अध्यक्ष, वडा नं ५	श्री ध्यानबहादुर भारती	उपस्थित
वडा अध्यक्ष, वडा नं ६	श्री लोकनाथ गौतम	उपस्थित
वडा अध्यक्ष, वडा नं ७	श्री नवराम ढुङ्गाना	उपस्थित
वडा अध्यक्ष, वडा नं ८	श्री गोपिचन्द्र गौतम	उपस्थित
वडा अध्यक्ष, वडा नं ९	श्री पुष्पकुमार प्रसाई	उपस्थित
वडा अध्यक्ष, वडा नं १०	श्री बलदेवसिंह गोम्देन	उपस्थित
वडा अध्यक्ष, वडा नं ११	श्री भैरवबहादुर खड्का	उपस्थित
कार्यपालिका सदस्य	श्री खिनमान दास	
कार्यपालिका सदस्य	श्री दिलमाया दास	उपस्थित
कार्यपालिका सदस्य	श्री दिलिप गुरुङ्ग	उपस्थित
कार्यपालिका सदस्य	श्री रमेशकुमार दर्जी	उपस्थित
कार्यपालिका सदस्य	श्री शकुन्तला बराल	उपस्थित
कार्यपालिका सदस्य	श्री शारदाकुमारी भट्टराई	उपस्थित
कार्यपालिका सदस्य	श्री हरिमाया भण्डारी	उपस्थित
कार्यपालिका सदस्य	श्री लक्ष्मी तामाङ्ग	उपस्थित
प्रमुख प्रशासकीय अधिकृत	श्री अम्बिका प्रसाद चौलागाई	उपस्थित

आमन्त्रित

बुद्धशान्ति गा.पा. अध्यक्ष	श्री रमेशकुमार भुजेल	उपस्थित
ईञ्जिनियर, बुद्धशान्ति गा.पा.	श्री विक्रम दाहाल	उपस्थित
अधिकृत, अर्जुनधारा न.पा.	श्री डेनजनी आचार्य	उपस्थित
अ.सव ईञ्जिनियर, अर्जुनधारा	श्री छविरमण पोखरेल	उपस्थित
सहायक, अर्जुनधारा न पा	श्री सौजन कटुवाल	उपस्थित

मिति २०७८/०५/२९ गते बसेको अर्जुनधारा नगरपालिकाको नगर कार्यपालिकाको बैठकबाट निम्न बमोजिम निर्णयहरू सर्वसम्मत रूपमा गरियो।

१. अधिल्लो कार्यपालिका बैठकको निर्णय तथा सो को कार्यान्वयनका सम्बन्धमा समिक्षात्मक छलफल गरियो ।
२. अर्जुनधारा नगरपालिकाबाट आइ.इ.इ. गरी तोकिएका नदीहरूबाट नदीजन्य पदार्थ विक्री व्यवस्थाका लागि मिति २०७८/०४/२९ गते प्रकाशित बोलपत्र आह्वान सम्बन्धि सूचना अनुसार तोकिएको म्याद भित्र पर्न आएका ७ वटा बोलपत्रहरूको मूल्याङ्कन हुँदा कर्म कन्स्ट्रक्सन प्रा.लि. बौद्ध काठमाडौंले रु ८,९७,२२,०००/- (आठ करोड सन्तानब्बे लाख बाइस हजार मात्र) भ्याट सहित कबोल गरी पेश गरेको बोलपत्र अधिकतम मूल्यांकित भई सारभूत रूपमा प्रभावग्राही देखिई कार्यालयबाट उक्त बोलपत्र स्वीकृतिका लागि पेश भएकोमा अर्जुनधारा नगरपालिकाको आन्तरिक आय संकलन (ठेक्का बन्दोवस्त) कार्यविधि, २०७८ को दफा ४ को उपदफा (२) र दफा ९ को उपदफा (१) बमोजिम उक्त ठेक्का स्वीकृत गरी तोकिए बमोजिम सम्झौता गर्न आउन पत्राचार गर्ने निर्णय गरियो । (राजस्व/ आर्थिक प्रशासन)
३. आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेश नं १ र प्रदेश सहयोग कार्यक्रम (PSP) मार्फत झापा जिल्लाका ४ वटा स्थानीय तहहरू अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिका, कनकाई नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा सञ्चालन हुने गरी स्थापना हुने Integreted Emergency Responce Centre निर्माणका लागि मिति २०७८/०४/०३ गते बसेको संयुक्त बैठकबाट अर्जुनधार नगरपालिका वडा नं ११ स्थित देउनिया किनारमा रहेको सार्वजनिक जग्गा उपयुक्त देखी उपभोग सहमतिका लागि प्रक्रिया अघि बढाउँदा उक्त जग्गामा प्राविधिक कारणवश विवाद भई उपयुक्त स्थानको खोजी गर्दा अर्जुनधारा नगरपालिका वडा नं १, मदनपुर स्थित मदनपुर युवा समूहको संरक्षणमा रहेको सार्वजनिक जग्गा उपयुक्त देखिएको र उक्त जग्गा संरक्षण गरिरहेको मदनपुर युवा समूहको मिति २०७८/०६/०४ गते बसेको भेलाले उक्त जग्गा मध्ये निम्न विवरण भएको ज.वि. १-०-० (एक विगाहा) एकिकृत विपद् व्यवस्थापन केन्द्र स्थापनाका लागि उपलब्ध गराउने निर्णय बमोजिम उक्त जग्गामा एकिकृत विपद् व्यवस्थापन केन्द्र, अर्जुनधारा नगरपालिका स्थापनाका लागि आवश्यक कार्य अघि बढाउने गरी उपर्युक्त बमोजिम स्थानीय तहहरूका प्रमुखहरूको मिति २०७८/०६/०४ बसेको संयुक्त बैठकको निर्णय बमोजिम जग्गा उपभोग सहमतिका लागि जिल्ला प्रशासन कार्यालयमा अनुरोध गर्ने र सहमति प्राप्त भएपश्चात आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरियो। (प्रशासन/ योजना)

चारकिल्ला र नाप:

पूर्व: धनबहादुर लड्वा, दिपिन चौधरी, मदन गोले लगायतको जग्गा, २०५ फिट

पश्चिम: टाडटिड खोला, २०५ फिट

उत्तर: समूहको संरक्षणमा रहेको जग्गा, १५० फिट,

दक्षिण: मदनपुर युवा समूहको खेल मैदान, ३०० फिट

४. यस अर्जुनधारा नगरपालिकाबाट गठन भएका विषयगत समितिहरू, टोल विकास समिति तथा अन्य समितिहरूबाट सम्पादित कामकारबाहीको सम्बन्धमा समिक्षात्मक छलफल गरियो । नगरपालिकाको

विकास निर्माण तथा सेवा प्रवाहलाई व्यवस्थित गर्ने सम्बन्धमा समितिलाई थप क्रियाशिल तथा सक्रिय बनाउन निर्देशन गर्ने निर्णय गरियो ।

५. अर्जुनधारा नगरपालिकाबाट आर्थिक वर्ष २०७७/०७८ को नदीजन्य सामग्री विक्री ठेक्का बन्दोवस्ती गर्दा टाइटिड खोलामा दुई प्याकेज बनाई बुद्धशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिकाको सिमानामा पर्ने भागको प्याकेज १ को ठेक्का रु १,५९,९५,६४७/- कबोल गरी ठेक्का बन्दोवस्त भएकोमा सम्मानित सर्वोच्च अदालतको आदेशानुसार ठेक्का पूर्ण कार्यान्वयन हुन नसकेकाले प्याकेज १ र २ बाट जम्मा संकलित रकम रु ७७२७८९४/- (सतहत्तर लाख सत्ताइस हजार आठ सय चौरानब्बे मात्र) मध्ये प्रदेश सरकारसँग बाँडफाँड गरी बुद्धशान्ति गाउँपालिकाले प्राप्त गर्ने रकम रु ११९५०८८.२०/- (एघार लाख पन्चानब्बे हजार अठ्ठासी रुपैया बीस पैसा मात्र) बुद्धशान्ति गाउँपालिका, झापालाई उपलब्ध गराउने निर्णय गरियो । (राजश्व/ आर्थिक प्रशासन)